



नेपाल राजपत्र

भाग ३

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड २७] काठमाडौं, असोज ३ गते २०३४ साल [संख्या २३

श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना

औद्योगिक व्यवसाय ऐन, २०३० अनुसार विभिन्न उद्योगहरूको लागि विदेशबाट आयात गरिने औद्योगिक मेशीनरी सामान, ऐ. को पार्टपूजा, विजुलीको सरसामान, आधार-भूत तथा सहायक कच्चा पदार्थहरूमा र पर्यटन उद्योगको लागि आयात हुने मालसामान मध्ये श्री ५ को सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मालसामानमा भन्सार महसूल सुविधाको लागि श्री ५ को सरकारको सम्बन्धित विभागहरूबाट सिफारिश भई एको आधारमा भन्सार महसूल सुविधा दिन सक्ने गरी भन्सार ऐन, २०१६ को दफा ६ (१) मा उल्लेखित आफ्नो अधिकार श्री ५ को सरकारले सोही ऐनको दफा ४० बमोजिम प्रमुख भन्सारअधिकृत वा भन्सारअधिकृतलाई सुम्पेको छ।

उक्तबमोजिम भन्सार महसूल सुविधा पाएका मालसामानहरूमध्ये औद्योगिक मेशीनरी सामान, ऐ. का पार्टपूजा र विजुलीका सरसामानहरूमा विक्री कर ऐन, २०२३ को दफा २१ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले पूर्ण रूपमा विक्री कर छुट दिएको छ।

उपरोक्तबमोजिम सुविधा पाएका मालसामानहरूको परिमाण, मूल्य, लाग्ने भन्सार महसूल तथा विक्री कर समेत उल्लेख गरी सम्बन्धित भन्सारअधिकृतले ३ (तीन) दिन भित्रमा अनिवार्य रूपले भन्सार विभागमा पठाउनु पर्नेछ।

आज्ञाले—

नरकान्त अधिकारी

श्री ५ को सरकारको सचिव

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएकोछ, मात्र लागु हुनेछ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।